

पशुपती विकाशकोषका सदस्य र भट्

लेखक प्रकाश पौडयाल

प्रसिद्ध महाभारत कथामा एउटा प्रसंग छ ।

जस मध्ये मूळ्य तीन संदेश कुनैपनी नैतिकवान हुँ
व्यक्तीले बूझनु आवश्यक हुन्छ । जब पान्डपहरु
तिखा मेटाउन भनी तलाउमा निहूरिन्छन् तब
धर्मराज यक्षको भेश धारण गरि विभीन्न प्रस्न
गर्न थाल्छन् । अन्त्यमा भाईहरुको असफलता
पछी यक्षले युधीष्ठीरसंग प्रश्न गर्दछन् । भन
युधीष्ठीर धर्मको सफलता कसरी संभव छ ?
सफल जवाफकोरुपमा युधीष्ठीर भन्छन्, धर्मको
सफलता दानमा संभव छ, लोभ र दरीद्रता कुर्धर्म
हो । अर्को प्रश्नमा उनी सोध्छन्, ' अल्छौं ' के हो
? युधीष्ठीर भन्छन्, धर्म प्रती बेवाश्तानै
अल्छीपना हो । त्यसोभए विश्वको सबैभन्दा
आश्चर्य के हो त ? युधीष्ठीर भन्छन्, विश्वको
सबैभन्दा आश्चर्य मानीसको मृत्यु प्रतिको ज्ञान
हो । हामी सबै एकदीन मर्नु पर्छ र यो सबैलाई
थाहा पनी हुन्छ तर हामी सबैले यस्को बेवास्ता
गाउँ, लोभ गाउँ र संकलीत अर्थ मृत्युपर्यन्त लाने
दिवास्वप्न देख्छौं ।

प्रसंग हो पशुपती विकाशकोषको । आज
जुन व्यक्ती पशुपती विकाशकोषका सदस्य र
अध्यक्ष छन् तीनै व्यक्ती कुनै दिन संचार

माध्यममा यसै भन्दै प्रबचन दिने गर्दथे ।

तिनिहरुलाई पशुपतीभित्र कति दक्षीणा चडाईन्छ,
ती दक्षीणा कसरी चडाईन्छ र कसरी बाडफांड
हुन्छ राम्रो हेक्का हुनुपर्छ । यिनीहरुलाई मानीशको
सरदर आयु ८ सय महिना पनि हूदैन भन्ने
कृताको ज्ञान पनी हुनुपर्छ, त्यसमध्ये पनी ६ : ७
सय महिना त यीनीहरुले बिताईसकेको हूनू पर्छ ।
पशुपतीनाथ क्षेत्र नत भट्को हो, नत यीनका
पुख्यौलीको । यो त हामी नेपालीहरुको हो ।
यीनीहरुलाई हामीले संचालनको मात्रै जिम्मा
दिएका हैं । तर बिडम्बना या दुर्भाग्य हिन्दू
धर्मको यती सानो ज्ञान पनी नभएका 'पाखन्डी'
हरुलेनै यस्को जिम्मा लिएका छन् ।

अर्कोतर्फ यीनीहरुलाई प्रश्नशत दक्षीणा दिने
व्यापारी बर्गको कुरा गरौं । व्यापारको सफलता
बजारमा हुन्छ । अनी बजारको सफलता
उपभोक्ताको बस्तु खरीद गर्ने क्षमता निर्भर
रहन्छ । करोडौरुपैयां एउटा भट्लाई
दक्षीणाकोरुपामा चडाउनु र विदेश निर्यात गर्नु
भन्दा विभिन्न विकास क्षेत्र वा उनीहरुकै
मजदुरको हितमा लगाउंदा, त्यसमा लाभान्वीत
व्यक्तीहरुको क्य शक्ती बड्नजान्छ र फलस्वरूप

बजार बिस्तारभई रास्तीय उत्पादनको साथै
 उनीहरुकै नाफामा बृदी हुनपुगछ । यो चर्क
 अर्थसास्त्रको साधारण एवं महत्वपूर्ण सिदान्त हो ।
 यसलाई व्यापारी बर्गले बूझनु पर्दछ ।

पशुपती मन्दीरको यस वास्तवीकतालाई
 बेवास्ता गर्नुको पछाडी यस कोशका
 स्वांलकहरुको कूनीयत हुनुपर्छ । यीनीहरुले
 भट्टबाट रकम संकलन गर्न सक्ने प्रबल संभावना
 देखीन्छ अन्यथा एउटा धार्मिक क्षेत्रमा यस
 किसिमको अनियमीतता संभव थिएन । स्वर्गाय
 राजा विरेन्द्रबाट करोडोंको सम्पत्ति विदेशमा
 जम्मा गरीयो तर अन्तमा उनी एकलै गए । हामी
 नेपाली गरीबनै रह्यौं यहीनै हामी सबैको सत्य
 हो । अतः मृत्युको वास्तवीकताको बोध गर्नु र
 लोभ नगर्नु, सब्दो दान गर्नु हामी विधार्थी,
 व्यापारी, कर्मचारी, नेता, राजा र भट्ट सबैको
 परम् धर्म हो । दरीद्रे भट्ट रे अल्छी पशुपती
 विकाशकोषका संचालकहरुले धर्मकार्य सुरु गर्नुमा
 राम्रो हुनेछ, अन्यथा प्रचलीत भनाई बिनाशकाल
 विपरीत बुद्धी चरीतार्थ हुनेछ ।